



रूपा गाउँपालिका
Rupa Rural Municipality
गाउँ कार्यपालिकाको कार्यालय
Office of the Rural Municipal Executive
रूपाकोट, कास्की Rupakot, Kaski



गण्डकी प्रदेश, नेपाल Gandaki

Province, Nepal

पत्र संख्या-Reference No.: २०७७।०७।२६

चलानी नं./Dispatch No:

मिति: २०७७।०७।२६

अत्यन्त जरुरी सूचना ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाईरस) संक्रमणको जोखिम यस रूपा गाउँपालिका तथा समग्र कास्की जिल्लामा समेत तीब्र रूपमा बढ्दै गईरहेको सन्दर्भमा कास्की जिल्ला रूपा गाउँपालिका वडा नं. ५ निवासी ७२ बर्षिय बुबाको कोरोना संक्रमणको कारण मिति २०७७।०७।२६ गते बिहान ८:३० बजे दुखद निधन भएको हुंदा शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै नजिकीदै गरेको तिहार, छठ जस्ता नेपालीहरुको महान चाडपर्वहरुको समयमा हुने अधिक आवागमन तथा भिडभाडले जोखिम थप जटिल हुने विषयलाई मध्यनजर गरी मिति २०७७।०७।२४ गते कास्की जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गरिसकेको अवस्थामा मिति २०७७।०७।२७ गते बिहान ६:०० बजे देखि मिति २०७७।०८।०२ गते १२:०० बजे राती सम्मका लागि लागू हुने गरी यस गाउँपालिकाभित्र देहायका गतिविधिहरुलाई नगर्नु नगराउनुहुन सबै गाउँपालिका बासी, राजनितिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि/कर्मचारीहरु साथै नागरिक समाजलाई अनुरोध छ ।

- चाडपर्व मनाउदा आफू रहेकै स्थानमा आफ्ना परिवारका सदस्यहरूसंग मात्र सीमित रहि मनाउनु हुन ।
- गाउँपालिकाभित्र सबै प्रकारको सार्वजनिक, नीजि सवारी साधनको आवागमन बन्द गर्न गराउनुहुन ।
- गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा अत्यावश्यक सेवाहरु जस्तै (स्वास्थ्य, कृषि उपज, निर्माण सामग्रीहरु पनि निश्चित समय सीमाभित्र मात्र सञ्चालन गराउने) बाहेकका सबै सेवाहरु बन्द गर्न गराउनुहुन ।
- देउसी भैलो लगायत अन्य जमघट हुने कार्य नगर्नु नगराउनुहुन ।
- अनावश्यक रूपमा घर बाहिर ननिस्कने र निस्कन परेमा अनिवार्य रूपमा भौतिक दुरी कायम गर्ने मास्क लगाउने र नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डहरुको पूर्ण रूपमा पालना गर्ने ।

“जहाँ छौ त्यही सुरक्षित बसौ र कोभिड बिरुद्धको अभियानमा हातेमालो गरौ”

नवराज ओझा

अध्यक्ष

मिति: २०७७।०७।२६

श्री जिल्ला प्रशासन कार्यालय,
कास्की ।

"रूपाको पहिचान: सबै क्षेत्रमा समृद्धिको अभियान"

email: ruparumun@gmail.com Website: https://rupamun.gov.np

सम्पर्क नं. अध्यक्ष: ९८५६०८४००९, उपाध्यक्ष: ९८५६०८४००८, प्रमुख प्रशासकीय अधिकृत: ९८५६०७२१०९



रूपा गाउँपालिका
Rupa Rural Municipality
गाउँ कार्यपालिकाको कार्यालय
Office of the Rural Municipal Executive
रूपाकोट, कास्की Rupakot, Kaski



गण्डकी प्रदेश, नेपाल Gandaki

Province, Nepal

पत्र संख्या=Reference No.: २०७७।०७८

चलानी नं./Dispatch No:

विषय: आवश्यक सहयोग गरिदिने सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७७।०७।२६ गते रुपा गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, कास्कीको गाउँपालिका अध्यक्ष स्तरीय निर्णयवाट समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढ्दै गएकोले मिति २०७७।०७।२७ गते बिहान ६:०० बजेदेखि मिति २०७७।०८।०२ गते राती १२:०० बजे सम्मको लागि गाउँकार्यपालिकाको कार्यालयवाट कोभिड-१९ संग सम्बन्धित स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यहरु बाहेक सम्पूर्ण कार्यहरु बन्द रहने र रुपा गाउँपालिकाका सबै वडाहरु (१-७) को सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द गर्ने भनी निर्णय भएकोले सोको कार्यान्वयनका लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।

नवराज ओझा
अध्यक्ष

- श्री जिल्ला समन्वय समितिको कार्यालय, कास्की ।
- श्री जिल्ला प्रहरी कार्यालय, कास्की ।
- श्री ईलाका प्रहरी कार्यालय डांडाको नाक शिशुवा, कास्की ।
- श्री लेखनाथ उद्योग बाणिज्य संघ, लेखनाथ कास्की ।
- श्री वडा कार्यालयहरु सबै (१-७) रुपा गाउँपालिका, कास्की ।
- श्री सम्पूर्ण बैंक वित्तीय तथा सहकारी संस्थाहरु रुपा गाउँपालिका, कास्की ।
- श्री पृथ्वि राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि , कास्की ।
- श्री बेगनास ताल पोखरा यातायात प्रा.लि शिशुवा, कास्की ।

"रूपाको पहिचान: सबै क्षेत्रमा समृद्धिको अभियान"

email: ruparumun@gmail.com Website: https://rupamun.gov.np

सम्पर्क नं. अध्यक्ष: ९८५६०८४००९, उपाध्यक्ष: ९८५६०८४००८, प्रमुख प्रशासकीय अधिकृत: ९८५६०७२१०१